

मंगलबार, अगस्ट ४, २०२०

समरभिल सार्वजनिक बिद्यालय शैक्षिक सत्र २०२० – २०२१

प्रिय समरभिल सार्वजनिक बिद्यालय परिवारहरू,

हामीले हाम्रो बिद्यालय भवनहरूको निरिक्षण पश्चात् प्राप्त प्रारम्भिक तथ्यहरूको धेरै छलफल र समीक्षा गरी आज बिहान बिद्यालय वर्ष २०२०-२०२१ को प्रारम्भिक चरणको शुरुवातमा पूर्ण रुपमा दुर शिक्षा (Remote Learning) को आधारमा सञ्चालन गर्ने निर्णय गरेका छौं ।

हामी पछिल्ला धेरै महिनाहरूमा बिद्यार्थीहरूलाई व्यक्तिगत (In-Person) तथा दुर शिक्षा (Remote Learning) गरी दुबै मिश्रीत रुपमा सुरक्षित व्यावस्थाका साथ बिद्यालयमा फर्काउन सहयोग गर्न लगनशील भई स-साना विषयहरू समेतको चरणबद्ध रुपमा गहन अध्ययन गरी काम गरिरहेका छौं । त्यो योजना अन्तर्गत हाम्रो बिद्यालय भवनहरूमा भ्यान्टिलेसन र फिल्टरेसन प्रणालीको आंकलन गर्न एक ईन्जिनियरिङ फर्म ल्याउने, विद्यार्थी र कर्मचारीहरूको भाइरस निगरानी एवं परीक्षणका लागि योजना स्थापित गर्ने काम समावेश छन् ।

हामीले शुरुदेखि नै भनेका छौं की हाम्रो सर्वोच्च प्राथमिकतामा हाम्रा विद्यार्थी, कर्मचारी, र तिनीहरूका परिवारहरूको स्वास्थ्य एवं सुरक्षा रहनेछ । हामी विश्वास गर्दैनौं कि यी दुई महत्वपूर्ण तथ्यहरूको समाधान बिना बिद्यालय व्यक्तिगत रुपमा पुनःखोल्ने योजना लागु गर्नु सुरक्षित वा हाम्रो बिद्यालय समुदायको हितमा छ ।

हामी हाम्रो कर्मचारीहरू र परिवारहरूले विगत केहि हप्ताहरूमा दिएका सुझाव, विचार, भावना, र प्रतिक्रियाहरूको कदर गर्दछौं । एउटा कुरा स्पष्ट छ: हामी सबै जना सहमत छौं कि विद्यार्थी र शिक्षक/शिक्षिकाका लागि व्यक्तिगत रुपमा शिक्षा दिनु/लिनु उत्तम उपाय हो । यस दुर शिक्षा योजनामा शिक्षक/शिक्षिकाले आफ्ना विद्यार्थीहरू र विद्यार्थीहरूले आफ्ना शिक्षक/शिक्षिका, साथीसंगी, र सल्लाहकारहरू सँगको सहकार्यको अभाव महसुस गर्छन् ।

हामी नयाँ सुरक्षा दिशानिर्देशहरूको निर्देशन बमोजिम व्यक्तिरुपमा बिद्यालय सञ्चालन गर्न तयार हुनको लागि चरणबद्ध रुपमा सक्दो कार्य गरिरहेका छौं । आजका दिन सम्म हामीले यो सुनिश्चित गर्ने प्रयास गरेका छौं कि हामीले हाम्रो बिद्यालहरू व्यक्तिगत रुपमा पुनःसञ्चालन हुदाँका बखत जोखिम न्यूनीकरण गर्न सम्भव होस् - ताकि हाम्रा कर्मचारीहरू, विद्यार्थी, र परिवारहरू सुरक्षित महसुस गर्न सकून् ।

हामी सिगों समरभिल एक समुदायको रुपमा स्वास्थ्य र सुरक्षा निर्देशद्वारा निर्देशित भई निरन्तर विकसित भइरहेका जटिल स्वास्थ्य संकट पहिचान गर्दै दृढ प्रतिबद्धताका साथ ती समस्याको सामना गरिरहेका छौं । हामी हाम्रा कर्मचारी, विद्यार्थीहरू र परिवारहरू व्यक्तिगत रुपमा भेट्न सक्ने अन्य उपायहरू सहितका विकल्पहरूको अन्वेषण गरिरहेका छौं ।

हामी युवाहरूलाई सेवा प्रदान गर्ने हाम्रा सहयोगीहरूसँग दुर शिक्षाको अवधिमा बाहिर रहने विद्यार्थीहरूको सामाजिक भावनात्मक आवश्यकताहरूको परिपुर्तिका लागि बाहिरी गतिविधिहरूको सुचि विकास गर्न सक्रिय रुपमा सहकार्य गरिरहेका छौं ।

आउँदो हप्ताहरूमा हामी हाम्रो बिद्यालय भवनहरूमा सुरक्षित फर्कनको लागि अनुमति दिन भेन्टिलेसन र फिल्टरेसनलाई व्यवस्थित गर्न जारी राख्नेछौं र हाम्रा स्वास्थ्य सहयोगीहरूसँग एक परीक्षण प्रणाली सिर्जना गर्न कार्य गर्नेछौं जसले हाम्रो विद्यार्थी र कर्मचारीहरूको सुरक्षा सुनिश्चित गर्दछ ।

हामी दुर शिक्षा अनुभवको साथ अझ कसरी राम्रोसँग व्यक्तिगत रुपमै पुनःबिद्यालय खोल्न सफल हुने भनी समयरेखा र सर्तहरू पहिचान गर्न कार्य गर्दैछौं जसले हाम्रो दुर शिक्षा योजनामा सब भन्दा संघर्षरत विद्यार्थीहरू: ई.एल.एल., विशेष शिक्षा, र प्रेक-२ मा भएका विद्यार्थीलाई सहयोग पुग्नेछ ।

अर्को केही हप्ताहरूमा हामी कुराकानीका आधारमा हाम्रो दुर शिक्षा र मिश्रित योजनाहरूको विकास योजनाहरू परिमार्जन गर्दै नियमित रुपमा अध्यावधिक गर्दै दुर शिक्षामा सँलग्न हाम्रा विद्यार्थीहरूको लागि बाहिरी गतिविधिहरूको अवसरहरू सहित नयाँ शैक्षिक पात्रो तयार गर्नेछौं ।

हामी तपाईंको सहयोग र निरन्तर धैर्यता एवं बुझाईको कदर गर्दै यहाँहरूको सहयोगका माध्यमबाट यो चुनौतीको अभूतपूर्व सामना गर्न सक्दो प्रयास गर्दैछौं ।
धन्यवाद ।

आदरपूर्वक,

मेयर जोशेफ ए. कर्टाटोनी,

बिद्यालय सुपरिटेन्डेन्ट मैरी स्किपर, तथा

बिद्यालय समितिका अध्यक्ष क्यारी नोर्मान्ड